

## क) हाङ्गलोङ्बिङ्ग

हाङ्गलोङ्बिङ्ग (Huanglongbing) अर्थात् सिट्रस प्रिनिंग सुन्तलाजात बालीमा लाने खतरनाक रोग हो । यो रोग *Candidatus Liberibacter asiaticus / africanus / americanus* नामक व्याकटेरियाले गर्दा लाग्दछ । यो रोग नेपालमा सर्वप्रथम वि.सं. २०२४ सालमा पोखरामा देखिएको थियो । सिट्रस सिल्ला नामक किराले रोग लगाउने व्याकटेरिया रोगी बोटबाट निरोगी बोटमा सार्दछ । पातको नशाहरू पहेलिने, सानो हुने, पात ठाडो हुने, फलहरू सानो आकारको हुने, फल काटेर हेदा गुदीको एकापट्टिको भाग सानो र अर्को पट्टिको भाग ठुलो हुने, फल नपाकै झर्ने, बेमौसममा नयाँ पालुवा आउने तथा फूल फुल्ने, हाँगाहरू टुप्पोदेखि सुकै जाने र अन्त्यमा पूरै बोट मर्ने जस्ता लक्षणहरू यो रोग लागेमा देखा पर्छन् । यो रोग बगैँचामा देखिसकेको खण्डमा निर्मुल पार्न गाहो हुन्छ ।

प्रिनिंग रोग लागेको छ कि छैन भनेर तीन तरिकाबाट पता लगाउन सकिन्छ

- १) बोट/बगैँचामा रोगको लक्षण हेरेर: माथि उल्लेख गरिएका लक्षणहरू बोट वा बगैँचामा देखिएको खण्डमा प्रिनिंग रोग लागेको हुन सक्छ ।
- २) पी. सी. आर. गेरे: प्रिनिंग रोगका लक्षण देखिएका बोटहरूबाट तिएका नमुना पातहरूलाई प्रयोगशालामा लगेर पी. सी. आर. गरि प्रिनिंग लगाउने व्याकटेरिया छ या छैन भनेर पता लगाउन सकिन्छ ।
- ३) स्क्राच टेस्ट गेरे: यो तरिका निकै सरल, छिड्वो र उपयोगी तरिका हो । यो परीक्षण जो कोहीले गर्न सक्छ र त्यसको परिणाम केही मिनेटमै बगैँचामै लिन सकिन्छ । यस तरिकाबाट परीक्षण गर्दा ८० देखि ९०% सम्म सहि नतिजा प्राप्त हुन्छ ।

## स्क्राच टेस्ट गर्न आवश्यक सामग्रीहरू



पातको नमुना



खाक्सी



पारदर्शक प्लास्टिक पाउच




आयोडनि झोल (१.३ %)



डिस्टिलड पानी

## स्क्राच टेस्ट गर्ने विधि



१. रोगी बोटबाट संकलन गरिएको नमुना पातलाई २०-३० पटक खाक्सिमा एकतरफा रगड्ने



२. पातमा रगडेको खाक्सीलाई पारदर्शी प्लास्टिक थैलोमा राख्ने



३. उक्त थैलामा १ एम.एल. डिस्टिल पानी मिल्ने र खाक्सिलाई निकालिदिने

४. त्यसपछी एक थोपा आयोडिन राख्ने र त्यस मिश्रणको रङ्गमा

५. गाढा खेरो वा कालो रङ्ग देखिएमा रोग लागेको र पहेलो राख्ने र त्यस मिश्रणको रङ्गमा वा सुन्तला रङ्ग देखिएमा रोग नलागेको भन्ने बुझिन्छ परिवर्तन भएको होने

## ख) सिट्रस ट्रिस्टेजा भाइरस (CTV)

यो रोग सिट्रस ट्रिस्टेजा भाइरसले गर्दा लाने भयानक रोग हो । यो रोग लागेमा पालुवा आउने समयमा पालुवा नआउने, पातहरू पहेलिने, विभिन्न खाद्यतत्वहरूको अवाभको लक्षणहरू देखिने, बेमौसममा बाकलो फूल फूल्ने, पातहरू झर्ने, हाँगाको टुप्पोदेखि फेद सुकै आउने र अन्तमा बोट मर्ने हुन्छ । रोगी बोटको हाँगाको बोक्रा निकालेर हेदा काण्डको बाहिरी भागमा पिनले खोपेजस्ता खाल्डोहरू देखिन्छन् । धेरै आक्रमण भएमा पूरै बोक्रा खुइलिएर औष्ठी आकार देखिन्छ । यो रोग विभिन्न प्रजातिका लाही कीराले सार्ने गर्दछन् ।

## सिट्रस ट्रिस्टेजा भाइरस पता लगाउन गरिने (Immuno-strip test)

इम्युनोस्ट्रिप परीक्षण गरेर आफ्नो बोटमा वा बगैँचामा सिट्रस ट्रिस्टेजा भाइरस छ कि छैन भनेर ३० मिनेट भित्र पता लगाउन सकिन्छ ।

### आवश्यक सामग्रीहरू



पातको नमुना

स्याम्पल एक्स्ट्राक्ट पाउच

स्ट्रिप

कैची

मार्कर / धार नभएको वस्तु

### परीक्षण गर्ने प्रक्रिया/विधि

इम्युनोस्ट्रिप किटलाई प्रयोगमा नहुँदा फ्रिजमा ( $2-8^{\circ}\text{C}$ ) मा राख्नु पर्दछ । प्रयोग गर्ने समयमा भने फ्रिजबाट बाहिर निकालेर केहि समय बाहिर ( $18-30^{\circ}\text{C}$ ) मा राखेर मात्र प्रयोग गर्नु पर्छ ।

#### १. नमुना तयार गर्ने

- लक्षण देखिएको बोटबाट पातका नमुनाहरू संकलन गर्ने र लक्षण देखिएको पात वा मुना करिब ०.१५ ग्राम तयार गर्ने ।

#### २. प्लास्टिक पाउच/झोला लाई काट्ने

- १०% ब्लिच (Bleach) मिश्रणमा निर्मुलिकरण गरिएको कैचीको प्रयोग गरेर पाउचमा भएको लेबल भन्दा तल काट्ने ।
- पाउच भित्र भएको झोल (Buffer) लाई बाहिर पोखिन दिनु हुँदैन ।



**३. पातको नमुनालाई पाउच भित्र हाल्ने**

- अगाडी जोखेर तयार गरेको ०.१५ ग्राम पातको नमुनालाई पाउचमा हाल्ने र पिंथ तीर पुर्याउने।
- ४. पातको नमुनालाई बाहिरबाट रगड्ने**


  - पाउचभित्र हालिएको नमुनालाई बाहिरबाट धार नभएको वस्तु जस्तै कलम वा मार्करको माथि पट्टिको भाग वा रोलरले हल्का सँग रगड्ने।
  - केहि पटक रगडे पछी नमुनाबाट हरियो वा हल्का खैरो रङ्ग निस्की पाउचमा भएको झोलमा मिसिन्छ। त्यसपछी रगड्न छोडेर ३ मिनेट सम्म त्यतिकै छोडिदिने।
  - रगड्दा धौरे फिज निस्किने गरि दहो सँग रगड्नु हुँदैन।

**५. Strip लाई प्लास्टिकमा हाल्ने**

- Strip लाई डिब्बाबाट निकाल्दा Strip को सेतो भागमा मात्र समाउने।
- Strip को हरियो भाग तल पारेर पाउचको एक छेउमा रहेको प्वालबाट भित्र हाल्ने।
- Strip मा तल रहेको सेतो धर्का (जुन पुछारबाट १/४ इन्च माथि हुन्छ) त्यसभन्दा माथि झोल नआउने गरि भित्र राख्नु पर्छ।
- पाउचमा Strip लाई राखिसके पछि पाउचलाई ठाडो पारेर ३० मिनेट सम्म त्यतिकै छोडिदिने।

**६. नतिजा हेर्ने**

- नतिजा कस्तो आयो भनेर Strip मा हेर्नु पर्ने हुन्छ। Strip मा एक वा दुई वटा धर्का देखा पर्दछन्। माथि देखिने धर्कालाई Control line भनिन्छ भने तल देखिने धर्कालाई Test line भनिन्छ। नतिजा पोजेटिभ आए पनि नेगेटिभ आए पनि माथि पट्टि देखिने एउटा धर्का (Control line) देखिन पर्छ अन्यथा परीक्षण मान्य हुँदैन।
- पोजेटिभ नतिजा: यदि माथिको धर्का (Control line) र तलको धर्का (Test line) दुवै धर्सा देखा परेमा नतिजा पोजेटिभ छ अर्थात उक्त नमुनामा सिट्रस ट्रिस्टेजा भाइरस छ भनेर बुझ्नु पर्छ। यी धर्काहरु गुलाबी वा बैजनी रङ्गका हुन्छन्।
- नेगेटिभ नतिजा: यदि माथिको धर्का (Control line) देखियो तर तलको धर्का (Test line) देखा परेन भने नतिजा नेगेटिभ छ अर्थात उक्त नमुनामा सिट्रस ट्रिस्टेजा भाइरस छैन भनेर बुझ्नु पर्छ।
- Invalid (अमान्य नतिजा): यदि माथिको धर्का देखा परेन तर तलको धर्का मात्र देखा पर्यो भने वा यदि माथि र तल दुवै धर्का देखा परेन भने परीक्षण गर्दा कतै गलित भयो वा परीक्षण अमान्य भयो भनेर बुझ्नु पर्छ र परीक्षण फेरी दोहोर्याउनु पर्छ।

**थप जानकारीका लागि:-**

फोन. नं.: ०२६-५२२०५५

इमेल: ncrpdhankuta@gmail.com

वेबसाइट: www.ncrpdhankuta.narc.gov.np

# सुन्तलाजात फ्लफ्लमा लाङ्ने ह्वाङ्गलोङ्गबिङ्ग र सिट्रस ट्रिस्टेजा भाइरस रोगको परीक्षण गर्ने विधि: एक जानकारी

**लेखक:-**

वसन्त चालिसे, संयोजक  
दिपेश पोख्रेल, प्राविधिक सहायक  
अमृत कटुवाल, अनुसन्धान सहायक



नेपाल सरकार  
नेपाल कृषि अनुसन्धान परिषद्  
**राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम**  
पारिपाल्ते, धनकुटा

